

## व्यवस्थापन:

- कीराले संक्रमण गरेका फलहरु हरेक सातामा संकलन गरी १ देखि १.५ मिटर गहिरो खाडल खनि कमिमा ३० से.मि भित्र पर्ने गरी पुर्नु पर्छ ।
- बगैचामा झरेका फलहरु प्लाष्टिकको थैलामा राखि औसाहरु नष्ट गर्ने वा गाई वस्तुलाई खुवाउने वा गोबर ग्यासमा हाल्ने ।
- व्यस्क फ्रिगाले फुल पार्ने समय बैशाख, जेठ र असार महिनामा फलको आकार गुच्चा जत्रो हुदा दैहिक विषादी जस्तै रोगर ३० ई.सी. लाई प्रति लिटर पानीमा १.५ मि.लि वा इमिडाक्लोरोप्रिड १७.८ एस.एल लाई प्रति ४ लिटर पानीमा १ मि.लि मिसाई उक्त घोलको स्प्रेयर पुरै बगैचामा १५-१५ दिनको फरकमा छर्नु पर्दछ ।
- पोथी फ्रिगालाई फुल पार्नेको लागि प्रोटीनयुक्त खानाको आवश्यकता पर्दछ । तसर्थ, बैशाख, जेष्ठ, अषाढ महिना तिर पोथी फ्रिगाहरु प्रोटीनको खोजीमा हुन्छन् । यस बखत प्रति लिटर पानीमा प्रोटिन हाईड्रोलाइसेट ५ ग्राम र मालाथियन २ मि.लि वा फिप्रोनिल ५% एस.सी २-३ मि.लि मिसाई छर्नु उचित हुन्छ ।
- पानीमा २०% हाईड्रोलाइजेटको चारोको पासोमा प्रयोग गरी फ्रिगालाई वल्झाई सामुहिक तरिकाले मार्न सकिन्छ ।
- “न्यु ल्युर” नाम भएको तरल हाईड्रोलाइजेट प्रोटीनमा पानी र कीटनाशक विषादी मिसाएर फ्रिगाहरुलाई बल्झाई सामुहिक तरिकाले यिनीहरुलाई मार्न सकिन्छ । यस प्रकारको विषादियुक्त पासो तयार गर्न १ लिटर पानीमा ७.५ मि.लि “न्यु ल्युर” र मालाथियन २ मि.लि मिसाउनु पर्छ र यसरी तयार भएको घोललाई रुखमा छर्नु पर्दछ । एक हेक्टर (२० रोपनी) को बगैचामा औसत २५० लिटर पानीको आवश्यकता पर्दछ ।



सुन्तला जात फलहरुमा चाइनिज सीट्रस फ्लाको वार्षिक गतिविधि

# सुन्तलाजात फलफुलमा लाग्ने फलको फ्रिगा वा औसा कीरा (Fruit Flies)



प्रदेश सरकार  
उद्योग, कृषि तथा सहाकरी मन्त्रालय  
कृषि विकास निर्देशनालय  
कृषि ज्ञान केन्द्र, ताप्लेजुङ  
फोन न. ०२४-४६०१३०  
ईमेल: akctaplejung@gmail.com  
आ.व. २०८०/०८१

## परिचय:

सुन्तलाजात फलफुलमा बालीमा लाग्ने कीराहरु मध्ये औसा कीरा सबैभन्दा विनासकारी कीरा हो । यो कीराले १० देखि १००% सम्म सुन्तलाजात फलफुलबाली क्षति गर्न सक्छ । यो कीरको प्रकोप नेपालको सबै स्थानमा भएको पाइन्छ । नेपालमा १७ प्रजातिका फल कुहाउने औसा पाईन्छ र केही महत्वपूर्ण कीराहरुको नामावली यस प्रकार रहेको छ ।

## सुन्तलाजात फलफुल बालीमा लाग्ने विभिन्न किसिमका िंगाहरु:

क्र.स	िगाको नाम	बैज्ञानिक नाम
१	ओरिएन्टल फ्रुट फ्लाई(Oriental Fruit Fly)	<i>Bactrocera dorsalis</i>
२	चाइनिज सिट्रस फ्लाई(Chinese Citrus fly)	<i>Bactrocera Minax</i>
३	जापानिज अरेन्ज फ्लाई(Japanese Orange Fly)	<i>Bactrocera tsuneonis</i>
४	मेडिटेरियन फ्रुट फ्लाई(Mediterranean Fruit fly)	<i>Ceratitidis capitata</i>
५	मेक्सिकन फ्रुट फ्लाई(Mexican Fruit fly)	<i>Anastrepha ludens</i>

यी माथिका औसा कीराहरु मध्य नेपालमा सीट्रस फ्लाई (*Bactrocera Minax*) ले सुन्तलाजात फलफुलमा सबैभन्दा धेरै असर गरेको पाईन्छ र यो कीरको पहिचान, जीवनचक्र, क्षति र व्यवस्थापनको सम्बन्धमा तल वर्णन गरिएको छ ।

## कीरको वर्गिकरण

Kingdom: Animalia

Arthropoda

Animalia

Dipteral

Tephritidae

Dacini

Insecta

Bactrocera

## कीराको पहिचान:

औसा कीराको शरीर १२ मि.मि लामो र पखेटा १० मि.मि का हुन्छन । पोथी िंगाको पेटको अन्तिम भागमा चुच्चो लाम्चिलो फुल पार्ने अंग स्पष्ट दर्शन सकिन्छ । अघिल्ला पखेटाहरुको अघिल्लो भागमा गहिरो रवैरो रंगको केही फराकिलो धब्बा हुन्छ । छातीको माथिल्लो भागमा पहेलो तीन धर्काहरु हुन्छन । पेटखण्ड अन्य जातिको तुलनामा लाम्चो हुन्छ ।

## जीवनचक्र:

यो कीराको चार वटा अवस्थाहरु हुन्छन र जात, स्थान र मौसम अनुसार जीवन अविधि फरक फरक हुन्छ । यो कीरको जीवन चक्र पुरा गर्न १ वर्षको समय लाग्छ ।



## क. अण्डा(फुल):

पोथी औसा कीराका िंगाहरु वैशाख महिनाको दोस्रो साता देखि बगैचामा देखिन थाल्दछन र जेठको चौथो सातादेखि अषाढको चौथो साता सम्ममा गुच्चा र त्ससदेखि माथिल्ला बनोटका फलहरुमा पेटको अन्तिम भागमा हुने चुच्चो/लाम्चिलो अंगको मदतले फुल पार्दछ । यसले एकपटकमा ३-४ वटा फुलहरु पार्दछ भने जीवनकालमा एउटा पोथीले ५० वटा सम्म फुलहरु पार्दछ ।

## ख. औसा/लार्भा:

फुल पारेको ३० दिनमा फलभित्र लार्भा/औसा बन्दछ । यो अवस्थाको कीरा सबैभन्दा हानिकारक हुन्छन । यी लार्भाले फलभित्रका गुदीहरु खान्छन र अन्तिममा फल रुने गर्दछ । १५-१९ मि.मि छिप्पिएका लार्भाहरु क्रिम-सेतो रंगको हुन्छन र मुख कालो हुन्छ ।

## ग. प्युपा:

यो कीराका अचल अवस्था हो । प्युपाहरु सामान्यता ८-११ मि.मि लाम्चा हुन्छन र रंग खैरो-पहेलो हुन्छ । ६० दिनसम्म फलको गुदी खाएर छिप्पिएका लार्भाहरु रहेका फल भुईमा ऋपछि फलमा प्वाल बनाई माटोभित्र ४-५ सि.मि गहिराईमा यो कीरा अलच अवस्था (प्युपा) मा जान्छन । यी कीराको प्युपा अवस्था १५०-२०० दिन सम्म हुन्छ ।

## घ. वयस्क अवस्था:

प्युपा अवस्थाका कीराहरु ५ देखि ७ महिनापछि बैशाखको दोस्रो साता पुनः िंगाको रुपमा बगैचामा देखा पर्न थाल्छ । अचल अवस्थाबाट वयस्कमा परिणत हुदा ४८ घण्टा सम्म पानी नपाएमा कीरा मर्दछन ।